

प्रदेश नं. १...

जिल्लामा सबैभन्दा बढी एक सय ५२ वटा एटीएम छन् भने खोटाङ जिल्लामा सबैभन्दा कम खवटा एटीएम छन् ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तसम्म प्रदेश नं. १ मा बैंक तथा वित्तीय संस्थाका थप एक सय तीनवटा शाखा विस्तार भएका छन् । २०७८ पुस मसान्तसम्म उक्त प्रदेशमा वाणिज्य बैंकहरूका सात सय ४९, विकास बैंकहरूका एक सय ८५, फाइनेान्स कम्पनीहरूका ३० तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ समेत गरी जम्मा एक हजार आठ सय १६ वटा शाखा छन् । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी चार सय ४२ र ताप्लेजुङमा सबैभन्दा कम ३७ शाखा रहेको प्रतिवेदनमा उल्लेख छ ।

पेट्रोल...

उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्ने भएको छ ।

उद्योगमन्त्री बडूले सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाई मूल्य नियन्त्रण गरिने विश्वास व्यक्त गरे ।

बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुने गरी काम गर्न उनले आग्रह गरे । मन्त्री बडूले उपभोग्य वस्तुमाथि कानुनविपरीत मूल्यवृद्धि गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने भन्दै यस कार्यमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभावस्वरूप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील छ । सोही विषयलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनतालाई असर पुऱ्याएकोले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान सत्ता गठबन्धनका शीर्षस्त नेताहरूको बैठक भएको थियो । उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च पदाधिकारीको उपस्थिति थियो । उक्त बैठकले वर्तमान

अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुभाब दिएअनुरूप मूल्य समायोजन गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिएको निर्देशनबमोजिम मूल्य घटाइएको मन्त्री बडूले बताए ।

सरकारी कार्यालयमा विद्युतीय सवारी
पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्हो र विद्युतीय सवारीसाधनमा प्रोत्साहन गरिने मन्त्री बडूले जानकारी दिए । बजेटमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको सिफारिसअनुरूप कार्यान्वयन गरिनेछ ।

सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, पुरानालाई

विद्युतीयमा रूपान्तरण गर्ने तथा ठूला सवारीसाधनलाई विद्युतीय रूपान्तरण गर्ने नीतिगत निर्णय गरिनेछ । पेट्रोलियम पदार्थको खपत कम गर्न अन्य मुलुकको असल अभ्यासलाई पनि अध्ययन गरेर विज्ञसँगको परामर्शपछि निर्णय लिने र हालको निगमको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पनि कार्यदलले सुभाब दिएपछि कार्यान्वयनमा लगिने मन्त्री बडूले जानकारी दिए ।

स्रोत...

संरचना, राजस्व सङ्कलनको संरचनास्वरूप, चालू र पुँजीगत खर्च संरचना र वैदेशिक सहायताको चार आयामबाट हेर्नुपर्ने हुन्छ । विगतका तीन आर्थिक वर्षको बजेटको विश्लेषण गर्ने हो भने आन्तरिक साधन परिचालनको सीमान्त रूपमा बढेर गएको देखिन्छ । सरकारले अधि सारेको कर सुधारका कार्यक्रमहरूबाट यो सीमान्त वृद्धि देखिएको हो । बाह्य अनुदानको मात्रा क्रमशः घटेर गएको छ । बजेट घाटा बढेर गएको छ । उल्लिखित आँकडाका आधारमा आन्तरिक स्रोत परिचालनमा केही सुधारको अवस्था देखिए पनि यो आँकडा सन्तोषजनक भने छैन । विकास साहायताको आयतन बढनसकेको छैन । साम्फेदारहरूको संख्या बढेर गएको छ तर विकास साम्फेदारी बढेको छैन । विकास साम्फेदारहरूले नेपालको

राजनैतिक अवस्थामा कारण सरकारी बजेटमार्फत सहयोग परिचालन गर्नुभन्दा गैरसरकारी पात्रको माध्यमबाट लगानी गर्ने चाख देखाएका छन् । जसलाई स्रोत परिचालनका दृष्टिमा खासै राम्रो मान्न सकिँदैन । यसर्थ सरकारी वित्त संरचनामा अपेक्षित सुधार हुनसकेको देखिँदैन । कुल गार्हस्थ्य उत्पादनका अनुपातमा सरकारी खर्च बढेर गएको छ । यसै वित्तीय दिगोपनामाथि चुनौती दिएको छ ।

विगत एक दशकको राजस्व संरचना विश्लेषण गर्दा कुल राजस्व क्रमशः बढ्दै गए पनि त्यसभित्रका घटकहरू (प्रत्यक्ष कर, अप्रत्यक्ष कर र गैर कर) बढ्ने क्रम भने अपेक्षित हदमा देखिँदैनन् । राजस्व परिचालन दक्षता सूचकमध्येको एक गार्हस्थ्य उत्पादन राजस्व अनुपात करिब २४ प्रतिशतभन्दा माथि रहनु राम्रो हो तर राजस्वमा मूल्य अभिवृद्धि करको अंश गिगत पाँच वर्षदेखि बढ्दै जानु र त्यही अनुपातमा आयकर बढ्न नसक्नु राम्रो होइन । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको अनुपात करिब २४ प्रतिशत भए पनि कुल सार्वजनिक खर्च कुल गार्हस्थ्य उत्पादनको करिब ३६ प्रतिशत जति देखिन्छ । यसले बजेट घाटाको डरलाग्दो चित्र देखाँउछ । जसले राजस्व परिचालनमा थप सुधार गर्नपर्ने जरुरी अवस्थार्तर्फ पनि सङ्केत गर्छ ।

कुनै पनि मुलुकको वित्तीय स्वास्थ्य राम्रो हुनका लागि कम्तीमा पनि साधारण र प्रतिबद्ध खर्चभन्दा पुँजीगत खर्चको आयतन ठुलो हुनुपर्दछ । पुँजीगत र चालू खर्चको विनियोजन अनुपात कति भए आदर्श हुने भन्ने मानक निर्धारण नभएता पनि सामान्यतः ३०:७० को अनुपातलाई राम्रो मानिन्छ । यसको मतलब आन्तरिक राजस्व स्रोतको ७० प्रतिशत खर्च पुँजीगत लगानी (वा मूल्य सिर्जना) विनियोजन गरिनु आवश्यक मानिन्छ । नेपालको बजेट संरचनामा यो अनुपात काहिले पनि देखिएन । विभिन्न अवधारणाअनुरूप साधन विनियोजन गर्नेपर्ने दायित्व, सरकारी संरचना विस्तारको प्रवृत्ति, धेरै आयोजनामा एकैचोटि हात हाल्नुपर्ने बाध्यता र मुद्रास्फीतिका कारण राजस्वको तुलनामा खर्च बढ्दै

गएको छ र विनियोजनको प्रभावकारिता भने घट्दै गएको छ । विनियोजित पुँजीगत खर्चको प्रतिशत घट्दै गएको छ । गत आवमा कुल पुँजीगत खर्च ६२ प्रतिशत रहयो भने सरकारले विशेष प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका आयोजनाको खर्च ५८ प्रतिशत मात्र देखियो । चालू आर्थिक वर्षको अन्तिम महिना आषाढ लाग्दा पुँजीगत खर्च ४० प्रतिशत जति मात्र छ । अन्तिम चौमासिक, अन्तिम महिनामा भएको खर्चको गुणस्तर भने कमजोर देखिँदै आएको छ । आन्तरिक साधन परिचालन र कुल सरकारी खर्चबीचको साधन अभाव पूरा गर्ने प्रमुख स्रोत वैदेशिक सहायता हो । नेपालको बजेट संरचनालाई वैदेशिक सहायताले योगदान गर्दै आएको तथ्य प्रत्येक आर्थिक वर्षमा प्रतिबद्ध खर्च बढ्दै गए पनि केही महत्त्वपूर्ण आयोजनाहरूमा हुँदै आएको विनियोजनबाट पुष्टि हुन्छ । अनुदान, ऋण र प्राविधिक सहायताअन्तर्गत सैयौ आयोजनामा (साना-ठूला) मा विकास साम्फेदारहरूको संलग्नता रहेको छ । विश्व बैंक, एसियाली विकास बैंक, राष्ट्रसंघीय विकास कार्यक्रम, युरोपीय संघ, ग्लोवल फण्डजस्ता बहुराष्ट्रिय संस्था र बेलायत, जापान, भारत,चीन, अमेरिका र नर्वेजस्ता द्वीपक्षीय सहयोग परिचालन हुँदै आएको छ । तर सहयोगको प्रवृत्ति परिवर्तन हुँदै गएको छ । पहिले सहायतामा अनुदान र द्वीपक्षीय सहयोगको मात्रा अधिक हुने गर्दथ्यो तर अहिले बहुपक्षीय सहयोग र सहयोगमा ऋणको अंश बढ्दै गएको छ । कार्यक्रम सहयोगभन्दा प्राविधिक सहायता र सरकारी माध्यमभन्दा बाहिरबाट पनि सहयोग परिचालन हुनथालेको छ । साम्फेदारहरू आफैँले पेरिस लगायत विष्वमञ्चमा गरेका प्रतिवद्धता पूरा गरेका छैनन्, पूरा गराउने राष्ट्रिय क्षमता पनि कमजोर हुँदै गएको छ । केही अधि औपचारिक रूपमा परिचालित सहायतामा अनुदानको अंश ५७, ऋण २४ र प्राविधिक सहयता १९ प्रतिशत थियो । सावा व्याज भुक्तानीका लागि कुल बजेटको १२ प्रतिशतजति हिस्सा विनियान्न हुने गर्दछ । बाह्य अनुदानको नया क्षेत्र पहिचान भएको छैन । परिणामतः अनुदान सहयोग घट्दै

छ । हालै प्रस्तुत आगामी वर्षको बजेटमा पहिलो पटक बाह्यभन्दा आन्तरिक ऋणको परिणाम बढी देखिएको छ । यसले नेपालका सहायता परिचालन गर्ने क्षमता घट्दै गएको सन्देश दिएको छ । आन्तरिक ऋण बढ्दा अर्थतन्त्रमा निजी क्षेत्रको लगानी क्षमता कटौती हुने स्पष्ट छ ।

स्रोत परिचालन कमजोर देखिनुमा धेरै कारणहरू छन् । राजस्व नीति, प्रशासन, कार्यसंस्कृति र कर शिक्षाजस्ता पक्षहरूमा धेरै कमजोरी छन् । कतिपय कमजोरी सतहमा देखिएका छन् भने कतिपय गर्बित रूपमा नीति पात्रहरूमा रहेका छन् । साथै अर्थतन्त्रको ठूलो हिस्सा (करिब ४० प्रतिशत) अनौपचारिक छ । नीतिगत हेराफेरीका कारण पनि राजस्वका परिचालन प्रतिकूल भएको छ । आन्तरिक स्रोत परिचालनको स्थिति सुधार गर्न कर प्रशासन सुधार, सेवाशुल्क तथा अन्य गैरकर परिचालन, आर्थिक कारोवारमा बिलबीजकको अनिवार्य प्रयोग, लक्षित राजस्व सुधारका प्रयास, करदाता शिक्षाजस्ता पक्षमा आक्रामक हुनुपर्दछ । त्यस्तै बाह्य सहयोग व्यवस्थापन सुधारका लागि राष्ट्रिय प्रणाली, नयान् साम्फेदारहरूको पहिचान, सहायताको राष्ट्रिय मानक घोषणाजस्ता पक्षमा ध्यान दिनु जरुरी छ ।

साथै बजेट प्रणालीलाई शास्त्रीय रूपबाट हेर्ने प्रवृत्तिको अन्त्य, विनियोजन प्रणालीमा सुधार, खर्च र कोष व्यवस्थापनमा सुधार र सम्भाव्य दायित्वका क्षेत्रमा पूर्वकोषित कार्य व्यवस्थापन प्रणाली आवश्यक छ । निजी क्षेत्रको लगानी व्यापारिक प्रकृतिका पूर्वधारमा नभएको समन्धर्मा सार्वजनिक-निजी-नागरिक साम्फेदारीमा आवश्यक परे सुहलियतको घोषणा गर्नुपर्दछ । यसले सरकारको खर्च दायित्व घटाउन सक्छ । साथै जनताको तहमा सहकार्यका विशेष कोष प्रवर्द्धन योजना, नवप्रवर्तनकारी वित्तीय ढाँचा अभ्यासमा ल्याउनुपर्दछ । तहगत सरकारका बजेट प्रणालीबीच समन्वय पनि उत्तिकै आवश्यक देखिएको छ । स्रोत व्यवस्थापनको विषयमा समयमै गम्भीर नहुने हो भने सरकारले वित्तीय स्वास्थ्य रुग्ण भइरहने निश्चित छ । (mainaligopi@gmail.com)

ग्लोबल आइएमई बैंक लि.

निक्षेपउपर हकदाबी सम्बन्धी ३५ दिने सूचना

यस बैंकको फिक्कल शाखामा वचत खाता खोली कारोबार गर्दै आउनु भएका **अगम पौडेल**को मिति २०७८/०४/२० मा मृत्यु भएकोले खाताको रकम भुक्तानी पाउं भनी मृतकको श्रीमती सुजता गुरुङ पौडेलबाट मिति २०७९/०२/२४ मा निवेदन प्राप्त भएको छ। उक्त रकममा कसैको हक लाग्ने भएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम अपाधिकारवालाको हकदारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिनभित्र यस बैंकको शाखा कार्यालयमा हकदाबी गर्न आउनुहोला । सो म्यादभित्र दाबी गर्न नआएमा बैंक नियमानुसार भईजान्ने व्यहोरा सम्बन्धित सबै संरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


Global IME Bank
ग्लोबल आइएमई बैंक लि.

रजिष्टर्ड कार्पोरेट कार्यालय
फोन नं. : ०१-४२२८६७१ / ४२२९२४०
मोबाइल फोननं. : ०१-२९७७०००
ICBAN-AR A रेडिएट ब्राण्ड



नेपाल सरकार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

कम्पनी रजिष्ट्रारको कार्यालयको

कम्पनीको दर्ता खारेज गरिएको सूचना

यस कार्यालयमा मिति २०७२/११/१९ मा दर्ता भएको प्रालि.नं. १४६०४५ को **अर्चिङ टेक्नोलोजी प्रा.लि.** नामक कम्पनी यस कार्यालयको मिति २०७९/०३/०९ को निर्णयअनुसार कम्पनी ऐन, २०६३ को दफा १२६ बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।



नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

सडक विभाग

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय

सडक डिभिजन चन्द्रनिगाहपुर

रौतहट

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

सुचना प्रकाशन मिति : २०७९/३/१२

यस डिभिजनवाट मिति २०७९/०२/२४ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचनाअनुसार दर्ता हुन आएका आर्थिक प्रस्तावसम्बन्धी बोलपत्रहरूमध्ये तपसिलबमोजिमको बोलपत्र न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि मूल्यांकन समितिवाट सिफारिस भई आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) बमोजिम स्वीकृतिको लागि आशयको सूचना सम्बन्धित सबै बोलपत्रदाताहरूको जानकारीको लागि प्रकाशित गरिएको छ।

सि.नं.	टेन्का नं.	कामको विवरण	न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही देखिएको बोलपत्रव्यदाताहको नाम	कबोल रकम (मू.अ.क. र PS समेत)
१	RDCNP/33701176-078/79-42	Road Improvement Works along Lalbandi Bazar dekhi Khaira Mohanpur hudai Malangwa samma Sadak, Sarlahi	श्री धुलिखेल / एक्सिस एशियन जे.भी., बानेश्वर-१०, काठमाडौं ।	रु.१२८७५२८३७.३२
२	RDCNP/33701176-078/79-43	Road Improvement Works along Jhagaru Chok Belhi Bazar Sohadwa Shripur Katani Murtiya hudain Hariwonko Chini Mill Gate sadak, Sarlahi	श्री दुकुछु कन्स्ट्रक्सन कम्पनी प्रा.ली., बुधनगर-१०, काठमाडौं ।	रु.१३४५९८११०.९२
३	RDCNP/33701176-078/79-44	Road Improvement Works along Parsa Ga.Pa. Boarder ward no. 5,6 hudai Bramhapuri Ga.Pa. ward no. 6,7 Mohanganj hudai Chaulikha Bazar hudai Bishnu Ga.Pa.ward no. 6 Phenhara hudai Kaudena Ga.Pa. ward no. 2,1 Sukchaina Sundarpur Bazar Samma Sadak, Sarlahi	श्री दुकुछु कन्स्ट्रक्सन कम्पनी प्रा.ली., बुधनगर-१०, काठमाडौं ।	रु.१४१२४९६०७.२१
४	RDCNP/33701122-078/79-45	Construction of RCC Bridge over Atrauli River (2x25m) at Pakar Gaachhi Road, Sarlahi	श्री डाइनामिक /नारायनम/साहिल जे.भी, भरतपुर-४, चितवन ।	रु.६०१६१४४४.६४
५	RDCNP/33701176-078/79-52Re	Road Improvement Works on Gaur Pipara Madhopur Binagara Dhobiniya Manpur Sahid smarak Jaynagar Dipahi Chok Khesarihya Bhelhi Bhediyaahi Rajpurtulsi Pachrukhi Sabik Matsari-3 Bagmati Baandh sadak, Rautahat	श्री शाह निर्माण सेवा प्रा.ली., मलंगवा-१०, सर्लाही	रु.२०५०८६९७१.९१

डिभिजन प्रमुख

सागर डिष्टिलरी प्रा.लि.

देवचुली-१, नवलपरासी

यस उद्योगबाट उत्पादित निम्न मदिराको लागि मिति २०७९/०३/१५ गते देखि लागु हुने गरी निम्न मूल्यमा बिक्री वितरण गरिने हुदा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

S. N.	Product Name	ML	Up	National Distributor Price	National Distributor Commission	Distributors Price	Distributors Commission	Wholesale Price	Wholesale Commission	Total Retailer Price	Retailers Commission	Consumer Price Per Case	Consumer Price Per Bottle
1	Royal Blue	750	40	11383	455	11,838.00	622.00	12,460.00	654.00	13,114.00	806.00	13,920.00	1,160.00
		180	40	11383	455	11,838.00	622.00	12,460.00	654.00	13,114.00	806.00	13,920.00	290.00
2	Grey Wolf	750	40	11176	447	11,623.00	610.00	12,233.00	673.00	12,906.00	774.00	13,680.00	1,140.00
		180	40	11176	447	11,623.00	610.00	12,233.00	673.00	12,906.00	774.00	13,680.00	285.00

नोट :

- उपरोक्त मूल्यमा अन्तशुल्क र मु. अ. कर समेत समावेश गरिएको छ ।

- उपरोक्त बिक्री मूल्यहरूमा ब्यवसायको आवश्यकता अनुसार विभिन्न व्यापारिक एंव अन्य छुटहरू र हाल अनुमान गर्न नसकिने खर्चको शोधभर्ना दिन सकिनेछ ।

संस्थापक शेयर बिज्ठी सम्बन्धी ३५ दिने सूचना

(सूचना प्रकाशित मिति: २०७९/०३/१२ गते)
यस वित्तीय संस्थाको देहायमा उल्लेखित संस्थापक समूहका शेयरधनीहरूले आफ्नो नाममा दर्ता कायम रहेको निम्नानुसारको संस्थापक शेयरहरू बिक्री गर्न इच्छुक भई वित्तीय संस्था समक्ष निवेदन दिनु भएकोमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं.१०/०७८ को बुँदा नं.१२ मा भएको व्यवस्था अनुसार संस्थाको चुत्ता पुँजीको २ प्रतिशत वा सो भन्दा कम शेयर स्वामित्व भएका संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक समूहका शेयरधनीहरूलाई नै दिनुपर्ने व्यवस्था अनुरूप उल्लेखित संस्थापक शेयरहरू खरीद गर्न इच्छुक संस्थापक समूहका शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिन (मिति: २०७९/०४/१५ गते) भित्र आवश्यक कागजातहरू तथा प्रमाणहरू संलग्न गरी कार्यालय समय भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, इटहरी-४, सुनसरीमा आफूले खरीद गर्ने शेयर किन्ताको मूल्य तथा संख्या खुलाई निवेदन दिनुहुन सूचित गरिन्छ । शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिदा शिलबन्दी दरखास्त/निवेदन पेश गर्नु पर्नेछ, साथै उपरोक्त म्यादभित्र उल्लेखित सबै संस्थापक शेयर खरीद गर्न निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार हाल कायम संस्थापक शेयरधनीहरूको खरीद दावी नभएको सम्झी बिक्रीका लागि प्राप्त तपशिल बमोजिमको शेयर अन्य नयाँ व्यक्ति वा संस्थापकहरूलाई बिक्री गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

तपशिल :

क्र.सं.	बिक्री कर्ता शेयरधनीको नाम	बिक्री गर्न स्वीकृति माग गरेको शेयर किन्ता	प्रस्तावित प्रति शेयर न्युनतम बिक्री मूल्य
१.	अशोक कुमार प्रधान	१३,७५५ किन्ता	रु.६४०/-
२.	विभा शर्मा	५,००५ किन्ता	रु.६४०/-
३.	राजुराम थापा	३,०१० किन्ता	रु.६४०/-
४.	राम प्रमेश्वर पटेल	७२८ किन्ता	रु.६४०/-



सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
SUPPORT LAGHUBITTA BITTIYA SANSTHA LTD.

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त प्रदेश नं. १ स्तरीय 'घ' वर्गको वित्तीय संस्था।
केन्द्रीय कार्यालय, इटहरी -०४, सुनसरी फोन नं. ०२५-२४२६७७,१७८
website : www.supportmicrofinance.com.np/ E-mail:smicrofinance@gmail.com